

कोभिड -१९ को खोप तपाईंका प्रश्नहरूको जवाफ



मलाई किन खोप लगाउन आवश्यक छ?

जुनसुकै उमेरका जो कोहीलाई पनि कोविड-१९ लाग्न सक्छ । यदि तपाईंले खोप लगाउनुभएको छैन भने, तपाईंलाई यो भाइरसबाट गम्भीर रूपमा बिरामी हुने ठुलो जोखिम हुन्छ । खोप लगाएर तपाईं यात्रा गर्न सक्नुहुनेछ, कार्यक्रमहरूमा जान र भविष्यमा प्रियजनहरूलाई भेट्न पनि सक्नुहुनेछ ।

मलाई बूस्टर खोप लगाउन किन आवश्यक छ?

दुई खुराक खोपले विशेष गरी यो रोग गम्भीर हुनबाट धेरै राम्रो सुरक्षा दिन्छ । बूस्टर खुराकले तपाईंको पहिलो दुई खुराकबाट पाएको सुरक्षालाई बलियो र लामो समयसम्म राख्न सुनिश्चित गर्दछ । तपाईंलाई, तपाईंका प्रियजनहरूलाई र हाम्रो समुदायलाई सुरक्षित राख्ने यो उत्तम उपाय हो ।

के खोप सुरक्षित छ?

खोप सुरक्षित छ र जीवन बचाउँछ । औषधोपचार वस्तु प्रसासन (टिजिए) यानि (Therapeutic Goods Administration (TGA)) ले सुरक्षित र प्रभावकारी नभएसम्म अस्ट्रेलियामा प्रयोगको लागि खोप स्वीकृत गर्दैन ।

के म यदि गर्भवती छु वा स्तनपान गराउँदै छु भने खोप सुरक्षित हुन्छ?

मोडर्ना र फाइजर (Moderna and Pfizer) खोपहरू गर्भवती, सन्तानको योजना गरिरहेका, वा स्तनपान गराउने महिलाहरूका लागि सुरक्षित छन् । खोप लगाइएका महिलाहरूबाट अहिले दशौं हजार स्वस्थ शिशुहरू जन्मिएका छन् ।



Government of
South Australia

यो परियोजना वेल्थिङ एसए कोविड-१९ भ्याक्सिन अपटेक कम्युनिटी ग्राण्ट प्रोग्राम (Wellbeing SA COVID-19 Vaccine Uptake Community Grants Program) द्वारा वित्त पोषित थियो ।



तपाईंका प्रश्नहरूको जवाफ

के खोपले बाँझोपन गराउँछ?

गराउँदैन। कोविड-१९को खोपले बाँझोपन वा स्थाईनिसन्तान हुने बनाउँदैन।

कसले खोप लगाउन पाउछ?

खोप निःशुल्क छ र ५ वर्ष वा सोभन्दा माथिका उमेरका सबैलाई उपलब्ध छ।

के मेरो बच्चाको लागि यो खोप सुरक्षित छ?


तपाईंको बच्चालाई कोविड-१९ ले सार्हो बिरामी पार्नबाट जोगाउनलाई खोप सबैभन्दा राम्रो तरिका हो।

यदि मैले खोप लगाएको भए पनि अझै कोविड-१९ लाग्न सक्छ?

तपाईंले खोप लगाउनुभएको भए पनि तपाईंलाई अझै कोविड-१९ लाग्न सक्छ। तर तपाईं गम्भीर रूपमा बिरामी भएर अस्पताल जानुपर्ने सम्भावना कम हुन्छ।

मैले बूस्टर खोप कहाँ पाउन सक्छु?

covidvaccine.sa.gov.au हेर्नुहोस् र “book now” भन्ने ठाँउमा थिच्नु (क्लिक गर्नु) होस्।



थप जानकारीका लागि covidvaccine.sa.gov.au हेर्नुहोस्
सालिसबरी शहरलाई सुरक्षित राख्न मद्दत गर्नुभएकोमा धन्यवाद